



बीमा समितिको
पदपूर्ति सम्बन्धि सूचना
सूचना प्रकाशित मिति: २०७७/०९/०३

बीमा समितिको मिति २०७६।०९।०४ मा प्रकाशित सूचना अनुसार विभिन्न पदहरूको आन्तरिक, खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षा कोभिड-१९ संक्रमणको कारण स्थगित रहेकोमा लोकसेवा आयोगबाट प्राप्त सूचना बमोजिम देहाय अनुसारको परीक्षा केन्द्रमा संचालन हुनेगरी लिखित परीक्षा कार्यक्रम निर्धारण गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

क्र.सं.	बिज्ञापन नं.	किसिम	पद, सेवा, समुह, उपसमुह, तह	लिखित परीक्षाको मिति /समय			उ.सं	परीक्षा केन्द्र	रोल नं.	
				द्वितीय पत्र	तृतीय पत्र	चतुर्थ पत्र			देखि	सम्म
१.	०५/०७६/७७	आ.प्र.	सहायक निर्देशक, प्रशासन, अधिकृत तृतीय स्तर	२०७७ माघ ४ गते दिनको १:०० बजे (संयुक्त पत्र)	२०७७ माघ ५ गते दिनको १:०० बजे (संयुक्त पत्र)	२०७७ माघ ६ गते दिनको १:०० बजे (संयुक्त पत्र)	३	श्री मनमोहन मेमोरियल कलेज, सोह्रखुट्टे।	१	३
२.	०६-०९/०७६/७७	खुला तथा समावेशी	सहायक निर्देशक, प्रशासन, अधिकृत तृतीय स्तर				११४		३	१९८
३.	१०/०७६/७७	खुला	सहायक निर्देशक, कानून, अधिकृत तृतीय स्तर	२०७७ माघ ४ गते दिनको १:०० बजे	२०७७ माघ ५ गते दिनको १:०० बजे	२०७७ माघ ६ गते दिनको १:०० बजे	१		१	१
४.	११/०७६/७७	खुला	सहायक प्रथम, प्रशासन, सहायक प्रथम स्तर	२०७७ माघ ७ गते दिनको १:०० बजे	२०७७ माघ ८ गते दिनको १:०० बजे	-	९४		१	१८९

दृष्टव्य:-

१. सि. नं. २ देखि ४ सम्मको प्रथम चरणको पूर्वयोग्यता परीक्षामा उत्तीर्ण हुने उम्मेदवार मात्र द्वितीय चरणको परीक्षामा सहभागी हुन पाउने छन ।
२. उम्मेदवारले उत्तरपुस्तिकामा कालो मसी भएको डटपेन / कलम मात्र प्रयोग गर्नुपर्नेछ ।
३. प्रवेश पत्र विना कुनै पनि उम्मेदवारलाई परीक्षामा सम्मिलित नगराइने हुँदा प्रवेशपत्र अनिवार्य रूपमा साथमा लिई परीक्षा संचालन हुनु भन्दा कम्तीमा १ घण्टा अगावै परीक्षा भवनमा आइपुग्नुपर्नेछ ।
४. परीक्षा भवनमा झोला, मोवाइल फोन तथा इलेक्ट्रोनिक्स डिभाइसहरू लैजान निषेध गरिएको छ ।
५. परीक्षा संचालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा पनि लोकसेवा आयोगको पूर्व सूचना विना निर्धारित परीक्षा कार्यक्रम स्थगित हुने छैन ।
६. परीक्षामा सम्बन्धित निकायबाट जारी भएको प्रवेश पत्र संगै आफ्नो नागरिकता वा नेपाल सरकारबाट जारी भएको फोटो समेतको कुनै परिचयपत्र अनिवार्य रूपमा लिई आउनु पर्नेछ ।
७. लोकसेवा आयोगबाट जारी भएको संक्रमणको विषेश अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ को पालन गरी परीक्षा संचालन गरिनेछ ।

कोभिड-१९ को संक्रमणको समयमा सुरक्षित रहन परीक्षार्थीले ध्यान दिनुपर्ने थप विषयहरू

१. परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि उम्मेदवारले माक्स लगाइ आफ्नो प्रयोजनको लागि स्यानिटाइजर र खानेपानी समेत लिई आउनु पर्नेछ ।
२. परीक्षार्थी परीक्षाको लागि तोकिएको समय भन्दा एक घण्टा अगावै परीक्षा केन्द्रमा आइपुग्नु पर्नेछ ।
३. परीक्षार्थीहरू परीक्षा केन्द्रमा प्रवेश गर्दा, बाहिर निस्कदा र शौचालय प्रयोग गर्नु पर्दा भिडभाड नगरिकन २ (दुइ) मिटरको दूरी कायम गरी क्रमैसँग तोकिएको स्थानमा जानुपर्नेछ ।
४. परीक्षार्थीहरू समूहमा भेला हुने, कुराकानी गर्ने गर्नु हुँदैन ।
५. परीक्षार्थीहरूले उत्तरपुस्तिकामा लेखिसके पश्चात बाँकी रहेको उत्तरपुस्तिकाको खाली स्थान स्वयं काटी बुझाउनु पर्नेछ ।
६. परीक्षार्थीले उत्तरपुस्तिका बुझाउँदा आफ्नो उत्तरपुस्तिका गन्ती गरी उत्तरपुस्तिका बुझाएको हस्ताक्षर गरी बाहिर जानु पर्नेछ ।
७. परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालना गर्नु पर्नेछ ।

सदस्य सचिव, पदपूर्ति समिति
बीमा समिति, कुपण्डोल, ललितपुर ।
फोन नं. ५५२१०७९, ५५३८७४३,
वेवसाइट: www.nib.gov.np